



**शिवपुरी गाउँपालिका**  
**शेरावगर, नुवाकोट**

## **स्थानीय राजपत्र**

खण्ड: ६

संख्या: २

मिति: २०७९/०३/१०

### **भाग – १**

सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट विनियोजन र खर्च गर्न सम्बन्धमा व्यवस्था गर्न शिवपुरी गाउँपालिकाको गाउँ सभाले तल लेखिए बमोजिमको ऐन बनाएको हुनाले सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको छ ।

## शिवपुरी गाउँपालिकाको विनियोजन ऐन, २०७९

शिवपुरी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सभाबाट स्वीकृत मिति: २०७९/०३/१०

**प्रस्तावना:** शिवपुरी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम शिवपुरी गाउँपालिकाको गाउँ सभाले यो ऐन बनाएको छ ।

### १. संक्षिप्त नाम र प्रारम्भ:

- (१) यस ऐनको नाम “ शिवपुरी गाउँपालिकाको विनियोजन ऐन, २०७९” रहेको छ ।
- (२) यो ऐन २०७९ साल साउन १ गतेबाट लागु हुनेछ ।

### २. आर्थिक वर्ष २०७९/०८० को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:

- (१) आर्थिक वर्ष २०७९/०८० को निमित्त गाउँकार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ५८,९६,२६,०००।- (अक्षरूपी अन्ठाउन्न करोड छयानब्बे लाख छव्विस हजार रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

### ३. विनियोजन:

- (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७९/०८० को निमित्त शिवपुरी गाउँपालिकाको गाउँकार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँकार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँसभाको स्वीकृति लिनु पर्नेछ ।

#### अनुसूची -१

(दफा २ संग सम्बन्धित)

नेपालको संविधानको धारा २२०(२) बमोजिम

संचित कोषबाट विनियोजित हुने रकम

| क्र.सं. | अनुदान संख्या | शीर्षकको नाम             | चालु खर्च | पूँजिगत खर्च | वित्तीय व्यवस्था | जम्मा          |
|---------|---------------|--------------------------|-----------|--------------|------------------|----------------|
| १       | २             | ३                        | ४         | ५            | ६                | ७              |
| १       |               | गाउँ/नगर कार्यपालिका     |           |              |                  | ५८,९६,२६,०००।- |
| २       |               | वडा समिति                |           |              |                  |                |
| ३       |               | विषयगत शाखा              |           |              |                  |                |
| ४       |               | ऋणको सावा व्याज भुक्तानी |           |              |                  |                |
| ५       |               | लगानी (शेयर/ऋण)          |           |              |                  |                |

आज्ञाले  
वसन्त कार्की  
प्रमुख प्रशासकीय अधिकृत